



शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड

SHINE RESUNGA DEVELOPMENT BANK LIMITED

Account Opening Form (Individual)

खाता खोल्ने फारम (व्यक्तिगत)

.....शाखा कार्यालय ।

Date मिति

Client Code
ग्राहक परिचय नं.

Account No.
खाता नं.

I/We request you to open my/our account as per the following details. I/We agree to accept bank's rules, terms & conditions changed from time to time in this regard.

म/हामी तल उल्लेखित नाममा निम्न लिखित खाता खोल्दिनुहुन अनुरोध गर्दछु/गर्दछौं । म/हामी यस खाता सम्बन्धमा समय समयमा बैंकले लागू गरेका नियम तथा शर्तहरू पालना गर्न सहमत छु/छौं ।

Account Holder's Information खातावालाको विवरण

Single Account व्यक्तिगत खाता

☐ Mr. श्रीमान् ☐ Mrs. श्रीमती ☐ Ms. सुश्री ☐ Minor नाबालक

Full Name

Block Letter
पूरा नाम

Joint Account संयुक्त खाता

☐ Mr. श्रीमान् ☐ Mrs. श्रीमती ☐ Ms. सुश्री ☐ Minor नाबालक

Full Name 1

Block Letter
पूरा नाम १

Full Name 2

Block Letter
पूरा नाम २

In case of Minor's Account नाबालकको खाताको हकमा

Guardian's Full Name

Block Letter

अभिभावकको
पूरा नाम

Guardian's Relation with Minor ☐ Father बुवा ☐ Mother आमा ☐ Other अन्य

Guardian's Address

Date of Birth of Minor

Minor's age at the time of Account Opening
खाता खोल्ने समयमा नाबालकको उमेर

Do you have any account, in any of our branch previously?

यस बैंकको कुनै पनि शाखामा पहिले नै खाता रहेको/नरहेको

☐ No नरहेको ☐ Yes, Name of Branch

Account No.
खाता नं.

Account Information खाताको विवरण

Type of Account: खाताको प्रकार

☐ Current चल्ली

☐ Saving, Scheme वचत, योजना

☐ Other अन्य

Initial Deposit Mode शुरु जम्मा तरिका

☐ Cash नगद

☐ Cheque चेक

☐ Remittance रेमिटान्स

☐ Others अन्य

Account Currency खाताको मुद्रा

☐ NPR ने.रु.

☐ Other अन्य

Other Banking Services अन्य बैंकिङ सुविधाहरू

Required ATM Card/ Internet Banking / Mobile Banking Service एटिएम कार्ड/इन्टरनेट बैंकिङ / मोबाइल बैंकिङ सुविधा आवश्यक

☐ Yes छ

☐ No छैन

If yes which service is required यदि आवश्यक भएमा

☐ ATM Card एटिएम कार्ड

☐ Internet Banking इन्टरनेट बैंकिङ

☐ Mobile Banking मोबाइल बैंकिङ

Please fill the separate application form to avail any of the above services.
कृपया माथि उल्लेखित सुविधाहरू मध्ये कुनै पनि सुविधा प्रयोग गर्नको लागि छुट्टै निवेदन फाराम भर्नुहोला ।

Introducer's Details (Optional) परिचय गराउनेको विवरण (एच्छक)

Full Name पूरा नाम

Account No. खाता नं.

Address ठेगाना

Contact No. सम्पर्क नं.

Signature of the Introducer परिचयकर्ताको हस्ताक्षर

Mode of Account Operation खाता सञ्चालन तरिका

☐ Single एकल

☐ Jointly संयुक्त

☐ Any one of us हामी मध्ये कुनै एक

☐ Special Instruction विशेष निर्देशन

Specimen Signature नमुना दस्तखत

1. Full Name	2. Full Name
हालसालै खिचिएको पासपोर्ट साईज फोटो	हालसालै खिचिएको पासपोर्ट साईज फोटो
3. Full Name	4. Full Name
हालसालै खिचिएको पासपोर्ट साईज फोटो	हालसालै खिचिएको पासपोर्ट साईज फोटो

Nominee Information इच्छाइएको व्यक्तिको विवरण

Nomination Required

☐ No
इच्छाइएको व्यक्ति छैन

☐ Yes
छ

हालसालै खिचिएको
पासपोर्ट साईज फोटो

If yes, In case of my death or my incapacity to operate the account, following named nominee shall be entitled to the due amount in this account.

यदि भएमा, मेरो मृत्यु वा असक्षमताको अवस्थामा यस खातामा भएको रकमको हकदार निम्नलिखित व्यक्ति हुनेछ ।

Full Name

Block Letter

पूरा नाम

Date of Birth:

B.S. Age

Relation to me

जन्म मिति:

बि.सं. उमेर

म सँगको नाता

Identification Type

ID number

Issue district

परिचयपत्र प्रकार

परिचय पत्र नं.

जारी जिल्ला

Issue Date

Validity Date

Contact No.

जारी मिति

अन्तिम मिति

सम्पर्क नं.

Full Address

पूरा ठेगाना

Family Details पारिवारिक विवरण

Spouse श्रीमान/श्रीमती

Father

Mother

बाबु

आमा

G. Father

G. Mother

बाजे

बज्यै

If nominee is a minor at the time of my death I appoint Mr./Mrs

माथि उल्लेख भए बमोजिम इच्छाइएको व्यक्ति नाबालक छँदै मेरो मृत्यु भएमा श्रीमान/श्रीमती

Phone No.

Address

फोन नं.

ठेगाना

Citizenship No.

to receive all due amounts from my account on behalf of Nominee.

नागरिकता नं.

लाई इच्छाइएको व्यक्तिको तर्फबाट मेरो खातामा रहेको सम्पूर्ण रकम प्राप्त गर्न नियुक्त गर्दछु ।

Other Information अन्य विवरण

Copy of Identification Documents ग्राहक पहिचानको सम्पुष्टि गर्ने कागजात

☐

Citizenship Certificate
नागरिकताको प्रमाणपत्र

☐

Passport
पासपोर्ट

☐

Voter ID
मतदाता परिचय पत्र

☐

Driving License
सवारी चालक अनुमति पत्र

Declaration घोषणा

I/We hereby declare that the information furnished above in this form and documents are true and correct. All the transactions in this account are from the legal source. If the information and documents provided are found against my declaration I/We shall bear the consequences thereof as per the prevailing laws.

यस फाराममा दिएको सुचना तथा बैकलाई उपलब्ध गराएका कागजातहरु सहि र दुरुस्त छन् भनी मैले/हामीले स्वयंले घोषणा/प्रमाणित गर्दछु । यस खातामा भएका सम्पूर्ण कारोबार वैधानिक स्रोतका हुन् । यदि उपलब्ध गराएका सूचना तथा कागजात झुठो ठहरेमा मैले/हामीले कानून बमोजिम सहूल्ला बुझाउँला ।

Signature of Account Holder खातावालाको हस्ताक्षर

For Bank's Use Only

Account Opening By

Photo & Signature Scanned By

Verified & Approved By

Date

खाता सञ्चालन सम्बन्धी नियमहरू
GENERAL CONDITIONS GOVERNING ACCOUNT

- The laws and regulations of Nepal and customs and procedures common to banks will apply to and govern the conduct of accounts opened with the bank.
यस बैंकमा खोलिएको खाताको सञ्चालन नेपालमा प्रचलित ऐन नियम तथा बैकिङ्ग क्षेत्रमा प्रचलित परम्परा र चलन अनुसार हुनेछ।
- The bank reserves the right to amend these rules at any time and in any manner which the bank seems necessary without notice to the applicants or the public.
बैंकले आफ्नो स्वविवेकमा कुनै पनि बेला पूर्व सूचना सहित वा बेगर पनि खाता सञ्चालन सम्बन्धी यी नियमहरू परिवर्तन गर्न सक्नेछ।
- Commissions and/or service charge will be levied by the bank as applicable.
बैंकले खाता सञ्चालन गर्न दिए बापत आफ्नो आन्तरिक निर्णय अनुसारको कमिशन र/वा सेवा शुल्क लगाउन सक्नेछ।
- The funds in an account would be considered by the bank to be security for all the obligations present or future of the account holder to the bank and in the event of the dishonor of such obligations the bank is entitled to utilize such funds against the obligations of the account holder to the bank without notice to the account holder.
खातामा रहेको सम्पूर्ण रकम खातावालाको बैंक उपर रहेको हरेक प्रकारको दायित्वको (वर्तमान वा भविष्यमा सिर्जना हुने) सुरक्षण सरह मानिने छ र खातावालाको उक्त रकमहरू बैंकले खातावालालाई कुनै सूचना नदिई त्यस्तो दायित्व बापत कट्टी गरी मिलान गर्न सक्ने छ।
- The account holder must maintain the prescribed minimum balance as set by the bank from time to time and i/we agree for the bank to hold the aforesaid prescribed minimum balance.
खातामा बैंकले समय-समयमा तोके अनुसारको न्यूनतम मौज्दात रहेको हुनुपर्दछ। साथै उक्त आवश्यक न्यूनतम मौज्दात बैंकले रोक्का राखेमा मेरो/हाम्रो मञ्जुरी छ।
- If there is no transaction in the account for a period as prescribed in bank's operational policy the account becomes inoperative and account holder has to be self present to make the account operative.
बैंकको संचालन नीतिमा उल्लेखित अवधिसम्म खातामा कुनै कारोबार नभएमा उक्त खाता निष्कृय हुनेछ। त्यसपछि सो खाता सञ्चालन गर्न खातावाला स्वयं उपस्थित हुनुपर्नेछ।
- In the case of Minor account when s/he becomes major s/he will be automatically entitled for the amount in that account. And s/he shall be entitled to use the amount through opening another operative account and transferring the amount from minor account.
नाबालक खाताको हकमा खातावाला बालिग भएपछि उक्त खातामा रहेको रकमको लागि हकदार हुनेछ। उक्त खातामा रहेको रकम अन्य खाता खोली रकम ट्रान्सफर गरि खाता सञ्चालन गर्न सक्ने छ।
- Interest on account will be calculated on daily basis and capitalized on quarterly basis. No interest shall be paid to saving account that has failed to maintain the prescribed minimum balance. Interest on saving account is calculated on current balance in 365 days a year basis and will be paid after deducting applicable tax on interest.
खातामा प्रदान गरिने व्याज दैनिक मौज्दातमा गणना गरिनेछ र त्रैमासिक रुममा पूजिकृत गरिनेछ। तोकिएको न्यूनतम मौज्दात कायम नभएका खाताहरूमा कुनै व्याज प्रदान गरिने छैन। खाताको व्याज हिसाब गर्दा ३६५ दिन को एक वर्ष कायम गरि हिसाब गरिनेछ र त्यस्तो व्याज प्रचलित नियमानुसारको कर कट्टी गरि भुक्तानी गरिनेछ।
- The Statement of account may be collected by the Customer himself or by the authorized person. However, Statements of account will not be provided if there has been no transaction in the account for that period of time. At the written request of customer, the development bank will issue account balance certificate, each duplicate statement of account is subject to flat fee as per the development banks rules. The development bank will take care to see that credit and debit entries are correctly recorded in the customer's account (s), But in case of any error, the development bank shall be within right to make correct adjustment entries with / without notice and recover any amount due from account holder(s).
खाताको स्टेटमेन्ट खातावाला आफैले वा खातावालाबाट अख्तियार प्राप्त व्यक्तिले लिन सक्नेछ। स्टेटमेन्ट माग गरिएको समयमा कुनै कारोबार गरिएको रहेनछ भने सो समयको स्टेटमेन्ट उपलब्ध गराउन बैंक बाध्य हुने छैन। ग्राहकको लिखित अनुरोधमा डेभलपमेन्ट बैंकले व्यालेन्स सर्टिफिकेट जारी गर्न सक्नेछ। स्टेटमेन्टको प्रतिलिपि माग गरिएमा प्रत्येक प्रतिलिपि स्टेटमेन्टको लागि डेभलपमेन्ट बैंकले आफ्नो नियमानुसार तोकिएको शुल्क लिन सक्नेछ। बैंकले ग्राहकको खातामा भएको डेबिट क्रेडिटको अभिलेख ठिक संग भए नभएको बारेमा ध्यान दिन सक्नेछ। र कुनै त्रुटि भएको पाईएमा ग्राहकलाई जानकारी दिई वा नदिई त्यस्तो त्रुटि सच्याउने अधिकार बैंकलाई हुनेछ।
- Cheque Book for the customer will be provided within prescribed time after opening the saving account. Customer may request to deliver the cheque book to the third party; however, such request should be supported by appropriate identification certified specimen of the third party for receiving the cheque book. In case of the loss of the cheque book or any leaf of cheque the account holder must give immediate notice in writing to the development bank in order to minimize the risk of loss by fraudulent withdrawals. The development bank shall not be liable for payment made against such issued cheque. The development bank might charge each returned cheque owing to insufficient account balance as per its rules.
खाता खोलिएको पछि तोकिएको समय भित्र ग्राहकलाई चेकबुक प्रदान गरिनेछ। ग्राहकले तेश्रो व्यक्ति मार्फत पनि चेक बुक पाउनको लागि लिखित अनुरोध गर्न सक्नेछन् तर त्यस्तो अनुरोध गर्दा चेक बुकिङको लागि त्यस्तो तेश्रो व्यक्तिको पहिचान हुने परिचय पत्रको प्रमाणित प्रतिलिपि र दस्तखत प्रमाणित भएको हुनु पर्नेछ। चेक बुक वा चेक बुकको कुनै पाना हराएको खण्डमा गलत व्यक्ति भुक्तानी लिई हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न खातावालाले तुरन्त बैंकमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ। यस्तो चेकबाट भुक्तानी भई सकेको रहेछ भने डेभलपमेन्ट बैंक त्यस प्रति जवाफदेहि हुने छैन। खातावालाको खातामा प्रयाप्त मौज्दात नभएको कारण चेक अनादर भई फिर्ता भएमा प्रत्येक पटकको लागि जरिवाना शुल्क लिन सक्नेछ।
- At the request of customer in writing, the development bank will close the account. The customer shall forward account closure request along with remaining leafs of the cheque to close the account. For the closure of the account the development bank might charge account closure fee or other required document as per policies.
ग्राहकको लिखित अनुरोधमा डेभलपमेन्ट बैंकले ग्राहकको खाता बन्द गर्नेछ। त्यस्तो लिखित अनुरोध गर्दा खातावालाले चेकबुक वा चेकबुकको प्रयोग नभएका पानाहरू निवेदन साथ फिर्ता गर्नु पर्नेछ। खाता बन्द गर्नको लागि डेभलपमेन्ट बैंकले नियमानुसार तोकिएको शुल्क तथा अन्य आवश्यक कागजात माग गर्न सक्नेछ।
- I/we hereby acknowledge that I/we have read and understood the terms and conditions mentioned herein and agree to be bound by the same. I/we further agree to abide by any amendments to the said terms and conditions made by the development bank from time to time with or without notice to me/us.
मैले/हामीले खाता संचालन सम्बन्धी उल्लेखित नियमहरू पढि बाँची सुनी सो नियमहरूलाई ईमान्दारि पूर्वक पालना गर्न मञ्जुर गर्दछु/छौं। साथै डेभलपमेन्ट बैंकले समय समयमा म/हामीलाई पूर्व सूचना दिई वा नदिई उल्लेखित नियमहरूमा परिवर्तन वा संशोधन गरेमा सो लाई पालना गर्न समेत मञ्जुर गर्दछु/छौं।

Account Holder's Signature

खातावालाको दस्तखत

Authorized signature

आधिकारिक हस्ताक्षर